






सजिलो
विद्यार्थी पुस्तक


१. बहादुरीले परमेश्वरलाई प्रथम स्थान प्रदान गर्छ डेनियल १: नयाँ घर र विद्यालय




परमेश्वरको आज्ञा पालन गर्ने तरिकाहरू देखाउन
रेखा कोर्नुहोस्।



तपाईंलाई परमेश्वरको आज्ञा पालन
गर्न गाह्रो भएको कुराको बारेमा
सोच्नुहोस्। सहयोगको लागि
परमेश्वरसँग सोध्नुहोस्, त्यसपछि
दिनभर उहाँको आज्ञा पालन गर्नुहोस्।





स्मृति श्लोक


रोमी १२:२ "तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्तै हुने इच्छा नराख, अब आफ्नो मनमा नयाँ भई परिवर्तन होओ। त्यसो भए मात्र तिमीहरूले परमेश्वरको इच्छा के रहेछ, पत्ता लाग्न सक्छौ अनि कुन कुरो असल छ, कुन कुराले परमेश्वरलाई खुसी तुल्याउँछ अनि कुनचाहिँ कुरा पक्का हो, त्यो तिमीहरूलाई छलईङ्ग थाहा हुन्छ।"



२. बहादुरीले परमेश्वरमा विश्वास गर्छ डेनियल ३: अग्नि परीक्षा



५ भिन्नताहरू फेला पार्नुहोस् र चिन्ह
लगाउनुहोस्। दुई रेखाचित्र रंग गर्नुहोस्।



कुनै पनि पलहरू याद गर्नुहोस् जहाँ तपाईं
आज परमेश्वरसँग हुनुहुन्छ भन्ने महसुस
गर्नुहुन्छ वा सोच्नुहुन्छ र भोला आफ्नो
शिक्षकलाई बताउनुहोस्।





स्मृति श्लोक

भजनसंग्रह ४७:२ "सर्वोच्च परमेश्वर, परमप्रभुको डर
मान्नुपर्छ, उहाँ महान् राजा हुनुहुन्छ, उहाँले सारा
संसारमा राज्य गर्नुहुन्छ।"



३. बहादुरीले सत्य बोल्छ डेनियल ४: नराम्रो समाचार भएको सपना




कति रुख देख्नुहुन्छ ?

1 2 3 4 5 6 7 8



बाँकी दिनको लागि "म" शब्द नबोल्नुहोस्। प्रत्येक पटक तपाईं शब्द प्रयोग गर्न प्रलोभनमा हुनुहुन्छ, "म," आफैलाई भन्नुहोस् "यो मेरो बारेमा होइन," र यसको सट्टा अरुमा ध्यान केन्द्रित गर्नुहोस्।








स्मृति श्लोक
१ कोरिन्थी १३: ६ "प्रेम
खराबीमा रमाउंटेन तर सत्यमा
रमाउंछ।"



४. बहादुरीले अरुलाई आफूभन्दा अगाडि राख्छ
एस्टर ३-९: उनका व्यक्तिहरूको लागि मुक्ति



बहादुरी अभ्यास गर्नहोस् र
कसैलाई भन्नुहोस् कि तपाईं
एक ईसाई हुनुहुन्छ।



रानी एस्टरको महलमा छुटेका
टुक्राहरू कोर्नुहोस्।





स्मृति श्लोक

१ यूहन्ना ३:१६ "ख्रीष्टले हाव्मो लागि आपन्नो प्राण दिनुभयो। यसैकारण हामीले प्रेमलाई बुझेका छौं। हामीले पनि आपन्ना भाइहरूका लागि आपन्नो प्राण दिनुपर्छ।"



५. बहादुरी दृढ रहन्छ
डेनियल ६: दैनिक भक्ति र सिंहको गुफा




कतिवटा सिंह देखुहुन्छ ?

1 2 3 4 5 6 7 8



डेनियलले जस्तै,
आज ३ पटक
प्रार्थना गर्नुहोस्।






स्मृति श्लोक

हिब्रू १०:३६ "परमेश्वरके
मनपर्ने काम गर्न र उहाले
प्रतिजा गर्नुभएका कराहरू
पाउन तिमीहरू धीरजी
होओ।"





भजनसंग्रह 27:1 "परमप्रभु मेरो ज्योति र मुक्ति
हुनुहुन्छ, मलाई कसैको डर छैन।
परमप्रभुले सबै खतरादेखि मेरो रक्षा गर्नुहुन्छ,
म कहिल्यै डराउनेछैनँ।"



Easy
Camels Nepali



www.ChildrenAreImportant.com
info@childrenareimportant.com
WhatsApp: +1 (971) 328-2783



Equip & Grow

नानीहरू महत्वपूर्ण छन्